

लगत कट्टा वा लिलाम गर्ने सवारी साधनको कर छुटबारे जानकारी

(क) कोशी प्रदेशमा दर्ता भएका वा साविक कोशी, मेची अञ्चलको दर्ता नम्बर भएका सवारी साधनको लागि

१. सवारी तथा यातायात व्यवस्था सम्बन्धी बाधा फुकाउ आदेशः

(कोशी प्रदेश सरकारको मिति २०८२/०७/१६ गतेको निर्णय अनुसार) जेन-जी प्रदर्शनको समयमा आगजनी तथा तोडफोडले क्षति भएका सवारी साधनको दर्ता प्रमाणपत्र खारेज वा लगत कट्टा गर्ने सम्बन्धमा बुँदा नं.१ (ड) मा देहायको आदेश जारी भएको छः-

- प्रदर्शनको क्रममा जलेर नष्ट भएका सवारी साधन ऐनको दफा ४१ बमोजिम दर्ताको प्रमाणपत्र खारेज गर्नु पर्ने भएमा नियमावलीको नियम १४ को उपनियम (९) बमोजिम सो सवारीमा अघिल्लो आर्थिक वर्षसम्म लाग्ने कर, दस्तुर, शुल्क जरिवाना लगायत अन्य बक्यौता असूल गर्नु पर्ने रहेछ भने असूल उपर गरी चालु आर्थिक वर्षको लागि लाग्ने सवारी कर, दस्तुर, शुल्क, जरिवाना मिनाहा गरी दर्ताको प्रमाणपत्र खारेज गरी लगत कट्टा गरिदिने।

२. कोशी प्रदेश आर्थिक ऐन, २०८२ को अनुसूची-२ मा भएको व्यवस्थाः

- नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तहको नाममा दर्ता भएका सवारी साधन प्रचलित कानून बमोजिम लिलाम गर्दा कर तिर्न बाँकी रहेछ भने बाँकी अवधिको सवारी साधन कर छुट गरी त्यस्तो सवारी साधनको लगत कट्टा गरिनेछ।

(ख) बागमती प्रदेशमा दर्ता भएका वा साविक बागमती अञ्चलको दर्ता नम्बर भएका सवारी साधनको लागि

१. सवारी साधन कर, दस्तुर र जरिवाना छुट सम्बन्धी निर्णयः

(बागमती प्रदेश सरकारको मिति २०८२/०९/१६ गतेको निर्णय अनुसार) Gen-Z प्रदर्शनको क्रममा आगजनी तथा तोडफोडका कारण सवारी साधन पूर्णरूपमा क्षति भएको भन्ने व्यहोराको प्रहरी मुचुल्का लगायत पूर्ण क्षति पुष्ट्याइँ हुने आवश्यक प्रमाण कागजात पेस भएमाः-

- नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह वा मातहतका निकायहरूको स्वामित्वमा रहेका सवारी साधनहरू, सार्वजनिक संस्थान, प्रतिष्ठान, बोर्ड, आयोग, समितिका स्वामित्वमा रहेका सवारी साधनहरू, पर्यटक सवारी साधनहरू एवम् निजी सवारी साधनहरू पूर्ण क्षतिग्रस्त भएको हकमा लगत कट्टा गर्ने प्रयोजनको लागि चालु आर्थिक वर्ष २०८२/८३ को मात्र सवारी साधन कर र नवीकरण दस्तुर छुट दिने।

२. बागमती प्रदेश आर्थिक ऐन, २०८२ को दफा १८ र अनुसूची-२(क) मा भएको व्यवस्था:

- नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह वा मातहतका निकायहरूको स्वामित्वमा रहेका मर्मत सम्भार गरी प्रयोगमा ल्याउन नसकिने र पाटपुर्जा समेत उपयोगमा नआउने सवारी साधनहरूको हकमा सम्बन्धित सवारी साधन दर्ता भएका कार्यालयले यातायात सम्बन्धी विषय हेर्ने मन्त्रालयको स्वीकृतिमा तिर्नु बुझाउनु पर्ने राजस्व बाँकी भए सो समेत मिनाहा दिई सम्बन्धित सवारी साधन दर्ता रहेको कार्यालयले लगतकट्टा गरी स्वामित्व रहेको कार्यालयबाट लिलाम बिक्री गर्न सक्नेछ।
- सवारी धनीसँग सवारी साधनको भौतिक अस्तित्व नरहेको वा पुरानो भई काम नलाग्ने दुई पाङ्ग्रे सवारी साधनको धनीले सवारी साधनको लगत कट्टा गर्न चाहेमा चालु आर्थिक वर्षसम्मको सवारी साधन कर र नवीकरण दस्तुर २०८३ जेठ मसान्तसम्म बुझाएमा आर्थिक वर्ष २०८१/८२ सम्मको सवारी साधन कर र नवीकरण दस्तुरमा लाग्ने सम्पूर्ण जरिवाना छुट गरी सवारी साधनको लगत कट्टा गरिनेछ।

(ग) मधेश प्रदेश आर्थिक ऐन, २०८२ को अनुसूची-२ मा भएको व्यवस्था:

- नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तहहरूको नाममा दर्ता भएका सवारी साधन प्रचलित कानून बमोजिम लिलाम गर्दा कर तिर्न बाँकी रहेछ भने बाँकी अवधिको सवारी साधन कर छुट गरी त्यस्तो सवारी साधनको दर्ता किताबबाट लगत कट्टा गरिनेछ।